

ठोस फोहोर-मैला व्यवस्थापन र ठल निकासको अर्थशास्त्र

दक्षिण एशियाली शहरहरुलाई
जलवायु-समानुकूलन
बनाउने दीगो प्रयत्न


पृष्ठभूमि

दक्षिण एशियाली शहरहरुले चरम जलवायु परिवर्तनको घटनाहरुप्रति अनुकूल हुन आवश्यक छ, साथसाथै ठूलो मात्रामा ठोस फोहोर-मैला उत्पादन गर्ने हालको संस्कृतिबाट टाढा हट्दै रणनीति पहिल्याउनको लागि त्यहाँका बासिन्दाहरुसँग मिलेर काम गर्नु आवश्यक छ। शहरहरु निरन कारणले बाढी, झुबान र पानी प्रदूषणको बढ्दो खतराको सामना गरिरहेका छन्:

- अनियोजित शहरी विकास र तराईको बाढी आउने क्षेत्रमा शहरहरुको विस्तार हुनु
- ठल निकास प्रणालीमा ठोस फोहोर-मैला अनियन्त्रित रूपमा फूचाकिनु
- तीव्र वर्षबाट हुने पानीको वहावलाई शहरको ठल निकास प्रणालीले थेहन नसक्नु

उद्देश्य

यस परियोजनाले दक्षिण एशियाली शहरहरु (नेपालको भरतपुर र बंगलादेशको सिल्हेट) को फोहोर व्यवस्थापन सुधार गरी जलवायु-परिवर्तनमा समानुकूलन क्षमता बढ्दी गर्नको लागि आवश्यक ज्ञान (जन चेतना) सिर्जना गर्ने प्रयास गरेको छ। साथै यस अध्ययनले शहरहरुलाई जलवायु परिवर्तन र शहरी बृद्धिसँगै हुन सक्ने नोकसानी, झुबान र बाढी सरबन्धी मुद्दाहरुको सामना गर्न सहयोग पुऱ्याउने लक्ष्य पनि राखेको छ।




हुबान क्षेत्रको नवसा

भरतपुर, नेपाल

वर्तमान अवस्था

तैकलिपक अवस्था
पुनर्वास, विस्तार, र निकास व्यानलहरूको
पुँज़्याङ्गिकरण



संकेत

- साल/नदी
- गहर
- प्रस्तावित निकास
- वडा सीमा


हुबान स्तर (m)

- | | |
|-------------------------|------------------------|
| बाढी गुरु | 0.76–1.5 (1.17 sq. km) |
| 0.01–0.25 (1.75 sq. km) | 1.5 (1.17 sq. km) माथी |
| 0.26–0.75 (1.35 sq. km) | नदी |
| | परियोजना क्षेत्र |

सिल्हेट, बंगलादेश

वर्तमान अवस्था

वर्षा: २ दिन अधिकतम (१० बर्षा १)
र पानीको तह (५० बर्षा १)



संकेत

- तटबन्दी
- रेल-मार्ग
- जल सीमा

हुबान स्तर (m)

- | | |
|-------------------------|------------------------|
| बाढी गुरु | 0.76–1.5 (1.17 sq. km) |
| 0.01–0.25 (1.75 sq. km) | 1.5 (1.17 sq. km) माथी |
| 0.26–0.75 (1.35 sq. km) | नदी |
| | साल |

प्रमुख नियन्त्रण

वर्तमान अवस्थामा
बंगलादेशको सिल्हेटमा
२२.३%
र नेपालको भरतपुरमा

१२.६%
जरीनमा बाढीको
जोखिम सक्षम

ठल निकास प्रणालीमा
संरचनात्मक सुधार
गरिएमा सिल्हेटमा

३.६%
र भरतपुरमा
५.५%
जरीनमा मात्र बाढीको
जोखिम रहन्छ

यी संरचनात्मक सुधारका बावजूद,
शहरहरूको ठोस फोहोर-मैला ठीकसँग
व्यवस्थापन नगरिएमा सिल्हेटमा

९८.५%

र भरतपुरमा

६.६%

जरीनमा बाढीको जोखिम बहुत सक्षम



प्रमुख सन्देश

यी शहरहरूमा दीर्घकालीन
बाढीको जोखिम कम गर्ने
उचित ठोस फोहोर-मैला
व्यवस्थापन बिनाका
संरचनात्मक समाधानहरू,
लगभग प्रभावहीन हुन्छन्



गुन सेवा शुल्क

नेपाली रु.

१०.८ – ५०.९ लास
हुन आँउछ



प्लाष्टिक आयातमा थप **१%**

भन्दा कम आयात शुल्क
लगाउँदा पनि प्लाष्टिकको
फोहोर-मैला व्यवस्थापनलाई
मद्दत गर्न सक्दै



यी शहरहरूमा घरका तहमा
फोहोर-मैला उताउने र
व्यवस्थापन गर्ने कागमा
महिलाहरूले प्रमुख मासिका
खेल्ने गरेको पाइएको छ

यदी समुदायमा नगर
पालिका द्वारा संचालित ठोस
फोहोर-मैला व्यवस्थापन
सेवा छ भने, घर जग्गाको
ओसत मुल्य

२५%

सरम बढी हुन सक्षम

सहयोग

IDRC CRDI
International Development
Research Centre

Centre de recherches pour le
développement international

इसिनोड आपना गुरुस्य दाताहरूको सहयोग प्रति कृतज्ञता व्यक्त गर्दछ: अफगानिस्तान, अष्ट्रेलिया, अधिया, बंगलादेश, भूटान, चीन, भारत, न्यानमार, नेपाल, नर्त, पाकिस्तान,
स्वीडेन र सिविलरल्याण्डका सरकारहरू।

© ICIMOD 2019

थप जानकारीको लाभि

माणि नेपाल

Mani.Nepal@icimod.org
www.icimod.org/sandee

अन्तराष्ट्रीय एकिकृत पर्वतीय विकास केन्द्र

काठमाडौं, नेपाल

फोन +९७७ १ ५२७५२२२ | ईमेल info@icimod.org | www.icimod.org